

If you, or someone you're helping, has questions about this document you have the right to get help and information in your language at no cost. To talk to an interpreter, call [866-494-2111]. **English**

Si usted, o alguien a quien usted está ayudando, tiene preguntas acerca de este documento tiene derecho a obtener ayuda e información en su idioma sin costo. Para hablar con un intérprete, llame al [866-494-2111]. **Spanish**

如果您或您要幫助的人有關於本文件的疑問，您有權免費以您的語言取得協助和相關資訊。如欲與口譯員洽談，請致電 [866-494-2111]。 **Chinese**

Nếu quý vị, hoặc một người nào đó mà quý vị đang giúp đỡ, có câu hỏi về tài liệu này quý vị có quyền nhận được sự giúp đỡ và thông tin bằng ngôn ngữ của quý vị mà không mất khoản phí nào. Để nói chuyện với phiên dịch viên, vui lòng gọi số [866-494-2111]. **Vietnamese**

Si oumenm, oswa yon moun w ap ede gen kesyon sou dokiman sa a, ou gen dwa pou jwenn èd ak enfòmasyon nan lang natifnatal ou gratis. Pou pale avèk yon entèprèt, rele nimewo [866-494-2111]. **French Creole**

귀하 또는 귀하가 돕는 사람이 본 문서와 관련하여 문의사항이 있는 경우, 귀하는 무료로 귀하의 모국어를 이용해 도움 및 정보를 받을 권리가 있습니다. 통역사와 대화하시려면 [866-494-2111] 번으로 전화하십시오. **Korean**

إن كانت لديك أو لدي الشخص الذي تقوم بمساعدته أية استفسارات عن هذه الوثيقة، فإنه من حقك الحصول على المساعدة و المعلومات بلغتك و بدون أي تكلفة. للتحدث إلى أحد الأشخاص للمساعدة، اتصل على [866-494-2111]. **Arabic**

W przypadku gdy osoba zainteresowana lub osoba, której pomagasz, ma pytania dotyczące niniejszego dokumentu, przysługuje jej prawo do uzyskania bezpłatnej pomocy i informacji w jej języku ojczystym. Aby rozmawiać z tłumaczem, zadzwoń pod numer [866-494-2111]. **Polish**

Kung ikaw, o ang isang taong tinutulungan ninyo, ay may mga tanong tungkol sa dokumentong ito, mayroon kayong karapatang humingi ng tulong at impormasyon sa inyong wika nang libre. Upang makipag-usap sa isang interpreter, tumawag sa [866-494-2111]. **Tagalog**

Si vous, ou quelqu'un que vous aidez, a des questions à propos de ce document, vous avez le droit d'obtenir de l'aide et des informations dans votre langue, sans frais. Pour parler à un interprète, composez le [866-494-2111]. **French**

Если у Вас или кого-либо, кому Вы оказываете помощь, возникли вопросы по поводу данного документа, Вы имеете право получить бесплатную помощь и информацию на Вашем родном языке. Для того чтобы связаться с переводчиком, позвоните по телефону [866-494-2111]. **Russian**

Falls Sie oder eine von Ihnen unterstützte Person Fragen zu diesem Dokument haben, haben Sie Anrecht auf kostenfreie Hilfe und Information in Ihrer Sprache. Sie erreichen unsere Dolmetscher unter der Rufnummer [866-494-2111]. **German**

اگر آپ یا کوئی اور جس کی آپ مدد کر رہے ہیں، کو اس دستاویز کے بارے میں کوئی سوال ہے تو یہ آپ کا حق ہے کہ اس کے بارے میں مفت مدد یا معلومات حاصل کر سکتے ہیں۔ مترجم سے بات کرنے کے لیے کال کریں
Urdu [866-494-2111]

જો તમને, અથવા તમે જેને મદદ કરી રહ્યાં છો, તેને આ દસ્તાવેજ વિશે પ્રશ્નો હોય, તો તમને કોઈ પણ જાતનો ખર્ચ કર્યા વગર તમારી ભાષામાં મદદ અને માહિતી મેળવવાનો અધિકાર છે. એક દુભાષિયા સાથે વાત કરવા માટે સંપર્ક કરો [૮૬૬-૪૯૪-૨૧૧૧]. **Gujarati**

Se você ou alguém que você esteja ajudando tem perguntas sobre este documento, você tem o direito de obter ajuda e informações em sua língua nativa, gratuitamente. Para falar com um intérprete, ligue para [866-494-2111]. **Portuguese**

अगर आप या आप जिस की सहायता कर रहे हैं, किसी के भी इस दस्तावेज़ के बारे में सवाल हैं, तो आपके पास कोई भी कीमत चुकाये बिना अपनी भाषा में सहायता और जानकारी प्राप्त करने का अधिकार है। एक दुभाषिये से बात करने के लिए, [866-494-2111] पर फ़ोन करें। **Hindi**

اگر شما یا شخصی که به وی کمک می کنید در مورد این نوشتار سوالاتی دارید، حق دارید که راهنمایی و اطلاعات را بدون اخذ هزینه به زبان خودتان دریافت کنید. برای گفتگو با مترجم شفاهی، با شماره [866-494-2111] تماس بگیرید. **Persian**

Se Lei, o qualcuno che sta aiutando, ha domande riguardanti il presente documento, ha il diritto di ricevere assistenza e informazioni nella Sua lingua senza costi aggiuntivi. Per parlare con un interprete, chiami il numero [866-494-2111]. **Italian**

እርስዎ፣ ወይም እርስዎ እየረዱት ያለ ሰው፣ ይህንን ሰነድ በተመለከተ ጥያቄዎች ካሉት፣ ያለ ምንም ክፍያ በቋንቋዎ እርዳታ እና መረጃ የማግኘት መብት አለዎት። ከአስተርጓሚ ጋር ለመነጋገር በ 866-494-2111 ይደውሉ። **Amharic**

Díí ni doodago t'áa haída biká'anilyeedígíí dah, t'áa hait'éego da díí naaltsoos hadít'éhígíí baah na'idilkidgo, t'áa hait'éego da níká'adoowołgo dóó díí bee baa hane'ígíí t'áadoo bááh 'alínígóó t'áa ni nizaad bee shíł hodoonih nínízingo bee náhaz'á. 'Ata' halne'í bich'í' hadeesdzih nínízingo kohjí' hodíilnih [866-494-2111]. **Navajo**

あなたご自身またはあなたが支援している方が本書に関するご質問をお持ちの場合、無料でご使用言語によるサポートおよび情報を得る権利があります。通訳とお話をするには、[866-494-2111]までお電話ください。 **Japanese**

यदि तपाईं, अथवा तपाईंले सहयोग गरेको कोही व्यक्तिसँग यस दस्तावेजबारे कुनै प्रश्न भएमा तपाईंसँग आफ्नै भाषामा निःशुल्क सहयोग तथा जानकारी लिने अधिकार छ। दोभासेसँग कुरा गर्नुपरेमा, सम्पर्क गर्नुहोस् [866-494-2111]। **Nepali**

“Wann du hoscht en Froog, odder ebber, wu du helpscht, hot en Froog baut dit document, hoscht du es Recht fer Hilf un Information in deinre eegne Schprooch griege, un die Hilf koschtet nix. Wann du mit me Interpreter schwetze witt, kannscht du [866-494-211] uffrufe. **Pennsylvanian Dutch**

اگر شما یا شخصی که به وی کمک می کنید در مورد این نوشتار سوالاتی دارید، حق دارید که راهنمایی و اطلاعات را بدون اخذ هزینه به زبان خودتان دریافت کنید. برای گفتگو با مترجم شفاهی، با شماره [866-494-2111] تماس بگیرید. **Persian**

Cigna complies with applicable Federal civil rights laws and does not discriminate on the basis of race, color, national origin, age, disability, or sex.

